

(सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम तयार गरी प्रकाशन गरिएको)



# तेस्रो त्रैमासिक प्रतिवेदन

## २०८२ माघ-चैत्र



भागेश्वर गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
बगरकोट, डडेल्धुरा  
सुदूरपश्चिम प्रदेश, नेपाल  
ईमेल: [ito.bhageshwormun@gmail.com](mailto:ito.bhageshwormun@gmail.com)  
२०८३ बैशाख

# सूचनाको अधिकार : सार्वजनिक सरोकार



२०८२ साल माघ- चैत्र सम्ममा सम्पादित प्रमुख क्रियाकलापहरू  
( स्वतः प्रकाशन)

---

प्रकाशक: भागेश्वर गाउँपालिका,

गाउँ कार्यपालिकाको कार्यालय, प्रशासन शाखा

वेबसाइट: [www.bhageshwormun.gov.np](http://www.bhageshwormun.gov.np)

इमेल: [ito.bhageshwormun@gmail.com](mailto:ito.bhageshwormun@gmail.com), [info@bhageshwormun.gov.np](mailto:info@bhageshwormun.gov.np)

प्रकाशन: २०८३ बैशाख, ११ गते

## बिषयसूची



१. परिचय .....	1
२. गाउँपालिकाको काम, कर्तव्य र अधिकार :.....	3
३. गाउँपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवं कार्य विवरण :.....	5
(क) कर्मचारी संगठन संरचना :.....	5
(ख) कार्यालय अन्तर्गतका शाखा र कार्यरत कर्मचारीहरू .....	7
खरिद ईकाई .....	Error! Bookmark not defined.
ग) भागेश्वर गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरू तथा प्र. अ. हरूको विवरण: .....	Error! Bookmark not defined.
(घ) कार्य विवरण .....	7
४. गाउँपालिकाबाट प्रदान गरिने सेवाहरू :.....	20
५. सेवा प्रदान गर्ने शाखा, इकाई र जिम्मेवार अधिकारी एवं सम्बन्धित शाखा प्रमुख :.....	20
६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	20
७. निवेदन उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी :.....	20
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी :.....	20
९. सम्पादन गरेका मुख्य मुख्य कामको विवरण :.....	20
११. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण :.....	26
१२. गाउँपालिकाको वेबसाईट :.....	26
१३. गाउँपालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको विवरण :.....	26
१४. गाउँपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन :.....	26
१५. गाउँपालिकाले गरेको सूचना सम्बन्धी थप कामहरू :.....	26
१६. गाउँपालिकाले गरेका कार्यक्रम र सोको प्रतिवेदन :.....	27
१७. गाउँपालिकाले वर्गिकरण तथा संरक्षण गरेका सूचनाको विवरण :.....	27
१८. ऐन, नियम, कार्यविधि, निर्देशिका र नीति तथा रणनीतिको सूची :- .....	27



## १. परिचय

नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तथा संघ, प्रदेश र स्थानीय तह बीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न गठित जनताको सबैभन्दा नजिक रहेको स्थानीय तह हो। गाउँपालिकाको सार्वजनिक प्रशासनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको यस कार्यालय सुशासन र नागरिक-मैत्री प्रशासनलाई सुसंस्थागत गर्न निरन्तर क्रियाशील रहदै आएको छ।

गाउँ सभा र कार्यपालिकाले गरेका निर्णयहरूको कार्यान्वयन गर्ने, संघ, प्रदेश र स्थानीय तहहरू बीचको समन्वय र सहजीकरणको कार्य पनि यस कार्यालयको जिम्मेवारीमा पर्दछ। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद ३ र अन्य प्रचलित कानूनले प्रदान गरेका विभिन्न जिम्मेवारी समेत भागेश्वर गाउँ कार्यपालिकाको कार्यालयले निर्वाह गर्दै आएको छ।

प्राकृतिक सम्पदामा भागेश्वर गाउँपालिका डडेल्धुराका ७ स्थानीय तहमध्ये घना बनजंगल, नदीनाला, खनिज बन्स्पति र ताल तलैयाका कारण धनि मानिन्छ। यस गाउँपालिकामा कुल २२७२२४ हेक्टर क्षेत्रफलमा बन क्षेत्र रहेकोमा सल्ला प्रजातिले ८६९० हेक्टर ओगेटेको छ भने साल प्रजाति ४५० हेक्टर र मिश्रीत चौडाप्रजाति ३९५० हेक्टर र बाज बन २८०० हेक्टरमा रहेको छ। कुल ४८ ओटा सामुदायिक बन रहेको यस गाउँपालिकामा सामुदायिक बन ले कुल ८२८३.७६ हेक्टर क्षेत्रफल ओगेटेको छ जंगली जनावर लोप हुन लागेको पाटेबाघ चितुवा, कालिज, बदेल्, मृग मुख्य रूपमा रहेका छन्। महाकाली नदि, सोर्नाया नदि, ठुली गाड, सिराडी गाड, रूपाल गाड लगायतका मुख्य नदीहरूले सजिएको यस गाउँपालिकामा घना जंगलले भरिएको महाभारत पर्वत शृंखला समेत पर्दछ। गाउँपालिकामा पर्ने अग्ला पहाड बाट हेर्दा उत्तरतिर देखिने रमणीय गुराश हिम शृंखलाले यहाँको सुन्दरता बढाएको छ। विभिन्न नदीहरूको किनारमा रहेका बेशिहरूमा हुने बालि उत्पादनले यस भेगमा खाद्यान्नको परिपूर्ति भईरहेको छ।

धार्मिक पुरातात्विक एवं बहुसांस्कृतिक बहुभाषिक धरोहरको थलो रहेको भागेश्वर गाउँपालिकाका प्रसिद्ध धार्मिक धरोहरको रूपमा भागेश्वर मन्दिर धुरा, असिग्राम मन्दिर, गर्ग क्षेत्र, देहिमाण्डौ मन्दिर, गंगेश्वर मन्दिर, कैलपाल मन्दिर, घटालथान लगायत थुप्रै देविदेवताका मन्दिरहरू रहेका छन् भने पर्यटकिय स्थलहरूमा वडा नं. १ को सायल झरना, वडा नं. ३ को बोगटा ऐतिहासिक कोट, वडा नं. २ को चमेरो गुफा, रूपालको अन्तरकुलो, तिमुरे छिडा, वडा नं. ४ को कमल ताल बगरकोट, कमछिडा ताल, पर्छेटा स्थित रहेको तसकुण्ड, वडा नं. ५ लाटाबुंगा झरना आदि पर्यटकिय स्थलहरू रहेका छन्। यहाँको संस्कृती जगेर्नाको लागि मनाईने प्रसिद्ध मुख्य चाडवाड तथा जात्राहरूमा धुरा जाँत भागेश्वर मन्दिर, जोगेनी जाँत रूपाल, रूपालको होली, ऐतिहासिक बोगटा कोटमा बडादशैंको मेला, जनजातीको वडा नं. ५ मा मारुनी नृत्यकलाको संरक्षण सम्बद्धन भैरहको छ। यस गाउँपालिकामा मनाईने अन्य सहायक चाडवाडहरूमा ओल्के सक्रान्ती, रक्षाबन्धन, गौरा पर्व, हरितालिका तिज, ऋषिपञ्चमी पुजा, बडादशैं, भाईटिका, मकर सक्रान्ती, होली आदि रहेका छन्।



भागेश्वर गाउँपालिका डडेल्धुरा जिल्लाका ७ वटा स्थानीय तह मध्येको १ स्थानीय तह हो । डडेल्धुरा जिल्लाको सदरमुकाम देखि १४ कि.मि. पश्चिममा २३३.३८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । भौगोलिक हिसावले यो गाउँपालिकाको पश्चिममा भारत संगको सिमानदी माहाकाली नदी, उत्तरमा सुर्नया गाड, पोखरा गाड, दक्षिणतर्फ भागेश्वर धुराके महाभारत लेक, बसौटी खोला, झालिमाली भिर रहेको छ भने पूर्वमा अमरगढीको विरादे सामुदायिक वनले सिमाना छुट्याएको छ । राजनीतिक हिसावले यो गाउँपालिका ५ वटा वडामा विभाजन गरिएको छ । गाउँपालिकाको सदरमुकाम टप्चामा रहेको छ सरचना निर्माण नहुदा हाल बगरकोटमा रहेको छ । यो पालिका प्रदेश सभा निर्वाचन प्रयोजनको लागि डडेल्धुराका २ निर्वाचन क्षेत्रमध्ये प्रदेश क अन्तर्गत पर्दछ । यस गाउँपालिकाको नाम सुदूरपश्चिमकै धार्मिक धरोहरको रूपमा चिनिने ऐतिहासिक पुरातात्विक धार्मिक एवं पर्यटकीय दृष्टिले समेत महत्व राखेको साविक रूपाल गा.वि.स. वडा न १ हाल भागेश्वर गा.पा. वडा नं. ५ महाभारतलेकमा रहेको भागेश्वरधुरा मन्दिरका नामले नामाकरण गरिएको हो । यस गाउँपालिकाको स्थापना मिति २०७३ साल फागुन २८ गते भएको हो । साविकका रूपाल भागेश्वर र बगरकोट गा.वि.स. मिलाएर देहाय बमोजिम भागेश्वर गाउँपालिकाको वडाको विभाजन गरिएको हो । भागेश्वर गाउँपालिकाको वडागत जनसंख्या समेत देहाय अनुसार रहेको छ ।

हालको वडा नं.	साविकका गा.वि.स र वडा	वडागत जनसंख्या जनगणना २०७८ अनुसार		
		महिला	पुरुष	जम्मा
१	रूपाल(६-९)	१५०७	१६१७	३१२४
२	रूपाल(२-५)	९४३	९६५	१९०८
३	भागेश्वर(१-९)	१६६१	१८७८	३५३९
४	बगरकोट(१-४,७-९)	१३६७	१५३२	२८९९
५	रूपाल (१), बगरकोट(५,६)	८२६	८३६	१६६२
जम्मा		६३०४	६८२८	१३१३२

भागेश्वर गाउँपालिकाको काम कारवाहीलाई सुव्यवस्थित र प्रभावकारी बनाउन गाउँ सभा र कार्यपालिका अन्तर्गत देहाय अनुसारका समितिहरूको व्यवस्था छ :-

- १) स्थानीय राजस्व परामर्श समिति
- २) श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति
- ३) न्यायीक समिति
- ४) लेखा समिति अनुगमन तथा सुपरिवेक्षण समिति
- ५) सामाजिक विकास समिति
- ६) पूर्वाधार विकास समिति
- ७) आर्थिक विकास समिति
- ८) वन, वातावरण तथा विपद व्यवस्थापन समिति
- ९) संस्थागत विकास र सुशासन समिति
- १०) विधायन समिति



## २. गाउँपालिकाको काम, कर्तव्य र अधिकार :

क स्थानीय सरकार संचालन ऐन २०७४, भागेश्वर गाउँपालिका गाउँ कार्यपालिका (कार्य संचालन) नियमावली, २०७४ र नेपालको संविधानको अनुसूची ८ समेतका आधारमा गाउँपालिकाको कार्यविवरण यस प्रकार रहेको छ :

१. नगर प्रहरी
२. सहकारी संस्था
३. एफ. एम सञ्चालन
४. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत) दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
५. स्थानीय सेवाको व्यवस्थापन
६. स्थानीय तथ्यांक र अभिलेख संकलन
७. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
८. आधारभूत र माध्यमिक शिक्षा
९. आधारभूत स्वास्थ्य र सरसफाइ
१०. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
११. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
१२. गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
१३. स्थानीय अभिलेख व्यवस्थापन
१४. घर जग्गा धनी पुर्जा वितरण
१५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
१६. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
१७. बेरोजगारको तथ्यांक संकलन
१८. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
१९. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
२०. विपद व्यवस्थापन
२१. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
२२. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास
  - ❖ नेपालको संविधानको अनुसूची- ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची अनुसारका कार्यहरू,
  - ❖ स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ४ बमोजिम सभाको बैठक तथा कार्यप्रणाली सम्बन्धी तोकिएका कार्यहरू,



- ❖ स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ६ बमोजिम योजना तर्जुमा एवं कार्यान्वयन सम्बन्धी तोकिएका कार्यहरू, परिच्छेद ७ बमोजिम भवन निर्माण तथा सडक सम्बन्धी तोकिएका कार्यहरू, परिच्छेद ८ बमोजिमका न्यायिक कार्यहरू, परिच्छेद ९ बमोजिम वित्तीय अधिकार क्षेत्र भित्रका कार्यहरू, परिच्छेद १० बमोजिम आर्थिक कार्यप्रणाली सम्बन्धी तोकिएका कार्यहरू, परिच्छेद ११ बमोजिम कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यहरू,
- ❖ स्थानीय सेवा तथा जनशक्ति विकास,
- ❖ सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन,
- ❖ गाउँपालिका, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय,
- ❖ गाउँ प्रहरी व्यवस्थापन,
- ❖ न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्तता, निर्णय तथा फैसला कार्यान्वयन,
- ❖ सूचना तथा संचार प्रविधि विकास तथा विस्तार र एफ. एम. सञ्चालन,
- ❖ बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण,
- ❖ बैठक तथा विधायन,
- ❖ आन्तरिक लेखापरीक्षण,
- ❖ विदा, उत्सव, उर्दी जात्रा, पर्व, उपाधी, विभूषण आदि,
- ❖ राजस्व नीति तथा प्रशासन,
- ❖ आर्थिक प्रशासन,
- ❖ सडक तथा यातायात व्यवस्था,
- ❖ भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत),
- ❖ जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पूर्जा, भू-उपयोग तथा वस्ती विकास,
- ❖ जलविद्युत, उर्जा, सडक बत्ती र सिंचाई,
- ❖ सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण,
- ❖ वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन,
- ❖ विपद् व्यवस्थापन, वारुण यन्त्र, एम्बुलेन्स,
- ❖ सार्वजनिक निजी साझेदारी,
- ❖ कृषि, पशुपन्छी तथा सहाकारी,
- ❖ वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता,
- ❖ उद्योग तथा उद्योगशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण,
- ❖ रोजगार प्रवर्द्धन तथा गरिवी न्यूनीकरण,
- ❖ आधारभूत तथा माध्यमिक शिक्षा,
- ❖ खेलकूद तथा अतिरिक्त क्रियाकलाप,
- ❖ आधारभूत स्वास्थ्य तथा सरसफाई,



- ❖ खानेपानी व्यवस्थापन,
  - ❖ लैंगिक समानता तथा सामाजिक सुरक्षा,
  - ❖ गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन,
  - ❖ सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता,
  - ❖ संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन,
  - ❖ योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन,
३. गाउँपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवं कार्य विवरण :


गाउँ सभा	१
गाउँ सभा सदस्य संख्या	२८
कार्यपालिका	१
कार्यपालिका सदस्य संख्या	१३
गाउँपालिकाको केन्द्र	भागेश्वर गाउँपालिका, वडा नं. ४, टप्वा, डडेल्धुरा
वडा संख्या	५
वडा नं. १ को केन्द्र	रूपाल चमलेक
वडा नं. २ को केन्द्र	रूपाल
वडा नं. ३ को केन्द्र	बोगटा
वडा नं. ४ को केन्द्र	बगरकोट
वडा नं. ५ को केन्द्र	सिराड चगाउँ

(क) कर्मचारी संगठन संरचना :

सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त संरचना बमोजिम कार्यालयको वर्तमान सांगठनिक संरचना अनुसार देहाय अनुसार रहेको छ ।

भागेश्वर गाउँपालिकाको संगठन संरचना

क्र.सं.	पद	तह	सेवा	समुह	स्वीकृत दरवन्दी	पदपुर्ति (२०८२ चैत्र मसान्त सम्मको स्थिति)			रिक्त
						स्थायी	करार	जम्मा	
१	प्रमुख प्रशासकीय अधिकृत	सातौं/आठौं	प्रशासन	सा.प्र.	१	१	०	१	०
२	ईन्जिनियर	सातौं/आठौं	ईन्जिनियर	सिभिल	१	०	१	१	०
३	अधिकृत	सातौं/आठौं	शिक्षा	शि.प्र.	१	१	०	१	०
४	अधिकृत	सातौं/आठौं	प्रशासन	लेखा	१	०	०	०	१
५	अधिकृत	छैठौं/सातौं	प्रशासन	सा.प्र.	२	२	०	२	०
६	सहायक	पाँचौं	प्रशासन	सा.प्र.	४	०	०	४	४
७	कम्प्युटर अपरेटर	पाँचौं	विविध		१	१	०	१	०
८	लेखा सहायक	पाँचौं	प्रशासन	लेखा	१	१	०	१	०
९	आन्तरिक लेखा परिक्षक	पाँचौं	प्रशासन	लेखा	१	१	०	१	०
१०	प्रा.स.	पाँचौं	शिक्षा	शि.प्र.	१	१	०	१	०
११	हे.अ.	५/६ औं	स्वास्थ्य	हे.ई.	१	१	०	१	०



१२	अ.न.मी.	५/६ औं	स्वास्थ्य	प.हे.न.	१	०	०	१	०
१३	सव-ईन्जिनियर	पाँचौं	ईन्जिन	सिभिल	१	०	०	१	०
१४	अ.सव ईन्जिनियर	चौथो	ईन्जिन	सिभिल	१	०	०	०	१
१५	सहायक महिला विकास निरीक्षक	चौथो	विविध		१	१	०	१	०
१६	खा.पा.स.टे	चौथो/पाँचौं	ईन्जिन	सिभिल	१	०	१	१	०
	जम्मा				२०	१२	२	१४	६
<b>वडा कार्यालय तर्फ</b>									
१	सहायक	पाँचौं	प्रशासन		२	१	०	१	१
२	सव-ईन्जिनियर	पाँचौं	ईन्जिन		२	०	१	१	१
३	सहायक	चौथो	प्रशासन		३	२	०	२	१
४	अ.सव-ईन्जिनियर	चौथो	ईन्जिन		३	३	०	३	०
	वडा कार्यालय तर्फ जम्मा				१०	६	१	७	३
<b>कुल जम्मा</b>					<b>३०</b>	<b>१८</b>	<b>३</b>	<b>२१</b>	<b>९</b>

### कृषि तथा पशु तर्फ

क्र.सं.		पद	श्रेणी र तह	सेवा	समुह	स्वीकृत दरवन्दी	स्थायी	करार	जम्मा	रिक्त
१	<b>कृषि</b>	कृषि अधिकृत	सातौं/आठौं	कृषि	कृषि प्रसार	१	०	०	०	१
		प्राविधिक सहायक	पाँचौं	कृषि	बालि विकास	१	१	०	१	०
		प्राविधिक सहायक	पाँचौं	कृषि	बागबानी	१	०	०	०	१
		नायव प्राविधिक सहायक	चौथो	कृषि	कृषि प्रसार	१	०	१	१	०
	<b>पशु तर्फ</b>	पशुसेवा अधिकृत	आठौं/नवौं	कृषि	ल्यापोडेडे	१	०	०	०	१
		पशुसेवा प्राविधिक	पाँचौं	कृषि	भेट	२	०	१	१	१
		पशुसेवा प्राविधिक	पाँचौं	कृषि	ल्यापोडेडे	१	०	०	१	१
		नायव पशुसेवा प्राविधिक	चौथो	कृषि	भेट	२	०	२	१	१
		नायव पशुसेवा प्राविधिक	चौथो	कृषि	ल्यापोडेडे	२	०	२	१	१
						१२	१	१	१	१

### स्वास्थ्य तथा आयुर्वेद तर्फको दरवन्दी

विवरण	पद	श्रेणी र तह	सेवा	समुह	स्वीकृत दरवन्दी	स्थायी	अस्थायी करार	जम्मा	रिक्त
<b>स्वास्थ्य तर्फ</b>	हे.अ.	छैठौं/पाँचौं	स्वास्थ्य	हे.ई.	३	३	-	३	-
	अ.हे.व.	पाँचौं/चौथो	स्वास्थ्य	हे.ई.	८	६	२	८	-
	अ.न.मी.	पाँचौं/चौथो	स्वास्थ्य	प.हे.न.	८	६	२	८	-
	का.स.	श्रेणीविहिन	प्रशासन	स.प्र.	२	०	२	२	-
<b>आयुर्वेद औषधालय तर्फ</b>	कविराज	पाँचौं	स्वास्थ्य	आयुर्वेद	१	१	०	१	-
	वैद्य	चौथो	स्वास्थ्य	आयुर्वेद	१	०	१	१	-
	का.स.	श्रेणीविहिन	प्रशासन	स.प्र.	१	०	१	१	-
	औषधी कुटुवा	श्रेणीविहिन	प्रशासन	स.प्र.	१	०	१	१	-
<b>जम्मा</b>					<b>२५</b>	<b>१६</b>	<b>९</b>	<b>२५</b>	



**ख) कार्यालय अन्तर्गतका शाखा र कार्यरत कर्मचारीहरू**

शाखा/ईकाईको नाम	जिम्मेवार पदाधिकारी	मोबाईलनं.
प्रमुख प्रशासकीय अधिकृत	प्र.प्र.अ. श्री लक्ष्मीदत्त भट्ट	९८५८०९२९२०
योजना तथा अनुगमन शाखा	अधिकृत सातौ श्री प्रेम सिंह घोटा	९८४८७३५२६७
राजस्व तथा जिन्सी व्यवस्थापन शाखा	अधिकृत छैठौ श्री मातृका प्रसाद भट्ट	९८५८७८६७९८
आर्थिक प्रशासन शाखा	अधिकृत छैठौ लेखापाल श्री नरेश दत्त भट्ट	९८६३९०८५०३
आन्तरिक लेखा परीक्षण शाखा	अधिकृत छैठौ आ.ले.प. श्री नवराज कलौनी	९८४८८९८९७६
पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा	ईन्जिनियर श्री सुदिप देवकोटा	९८४९२७२४८०
सूचना प्रविधि शाखा	अधिकृत छैठौ क.अ. श्री चेतराज भट्ट	९८४८७४३२९२
पञ्जिकरण तथा सामाजिक सुरक्षा ईकाई	फिल्ड सहायक श्री हरिष ठकुराठी	९८४८७८६६७६
रोजगार सेवा केन्द्र	रोजगार संयोजक श्री कविता कुमारी मडै	९८६५७०७५९०
खानेपानी तथा सरसफाइ ईकाई	खा.पा.स.टे श्री प्रेम बहादुर साउद	९८६८८५३४०४
शिक्षा युवा तथा खेलकुद विकास शाखा	शिक्षा अधिकृत श्री गणेश बहादुर पौडेल	९८४८४८६६९०
कृषि सेवा शाखा	अधिकृत छैठौ कृषि श्री दान सिंह विष्ट	९८६८०५४५०९
पशु सेवा ईकाई	ना.प.से.प्रा. श्री मोहन सार्की	९८४८७२८०३९
महिला बालबालिका तथा जेष्ठ नागरिक ईकाई	म.वि.नि. श्री कल्पना कुमारी थापा	९८६८७०३५९५

**(घ) कार्य विवरण**

**प्रशासन, योजना तथा अनुगमन शाखा**

**(क) स्थानीय सेवा तथा जनशक्ति विकास**

- ❖ स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यन्वयन र नियमन,
- ❖ संविधानको धारा ३०२ बमोजिम समायोजन भई आएका कर्मचारीको व्यवस्थापन,
- ❖ स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य,
- ❖ संगठन संरचना तथा दरवन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- ❖ स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- ❖ मानव संशाधन विकासका लागि अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा,
- ❖ गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन,
- ❖ स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू ।

**(ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन**

- ❖ गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोवस्तीका सामान सम्बन्धी विषय, गाउँपालिका भित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अद्यावधिक अभिलेख,
- ❖ गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख,
- ❖ गाउँपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

**(ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय**

- ❖ संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व,
- ❖ जिल्ला समन्वय समितिसँगको समन्वय,
- ❖ वडा तहसँगको सम्पर्क र समन्वय,



- ❖ पत्राचार, सभा, समारोह, शिष्टाचार,
- (घ) गाउँ प्रहरी व्यवस्थापन
  - संघीय तथा प्रदेश कानूनको अधिनमा रही गाउँ प्रहरीको संचालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
  - गाउँ प्रहरी मार्फत देहायका कार्य सम्पादन गर्ने ।
    - ❖ नीति, कानून, मापदण्ड, निर्णयहरू कार्यान्वयनमा सहयोग गर्ने ।
    - ❖ सम्पत्तिको संरक्षण,
    - ❖ गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
    - ❖ स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
    - ❖ गाउँ प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
    - ❖ गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
    - ❖ स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयन सहयोग,
    - ❖ कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पर्वाधारको संरक्षण र सुरक्षा,
    - ❖ विपद् व्यवस्थापनमा सहयोग,
    - ❖ अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
    - ❖ फुटपाथ व्यवस्थापन
    - ❖ निर्माण नियमन,
    - ❖ गुणस्तर नियन्त्रण,
  - गाउँ प्रहरी सम्बन्धी अन्य कार्य ।
- (ङ) न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्तता, निर्णय तथा फैसला कार्यान्वयन ।
  - न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य,
  - न्याय तथा कानुनी राज्यको परिपालना,
  - मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन,
  - व्यक्ति र समुदायबीच मिलमिलाप र मध्यस्थताको व्यवस्थापन,
  - न्यायिक निर्णय तथा फैसला कार्यान्वयन,
- (छ) बजार अनुमान, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण
  - स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन,
  - बजार तथा हाट बजार व्यवस्थापन,
  - उपभोक्ता तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
  - स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
  - स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
  - स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
  - उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको
  - गुणस्तर परीक्षण,
  - खाद्य पदार्थको गुणस्तर नियन्त्रण,



- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखांकन ।

(ज) बैठक तथा विधायन

- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन,
- कार्यपालिकाको निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मस्यौदामा संयोजन,
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन,
- नीति, कानूनको प्रमाणीक प्रतिको संरक्षण, प्रकाशनका लागि समन्वय,
- विधायन सम्बन्धी अन्य कार्य ।

(ञ) विदा, उत्सव, उर्दी जात्रा, पर्व, उपाधी, विभूषण आदि

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन,
- उपाधी तथा विभूषण सम्बन्धी सिफारिश, अभिलेख ।

(ट) योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन

- ❖ विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन, • स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन,
- ❖ आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजन तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन, वार्षिक विकास कार्यक्रम आयोजना तर्जुमा, कार्यान्वयन,
- ❖ विकास निर्माण प्रकृत्यामा स्थानीय जहनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- ❖ विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन,
- ❖ उपभोक्ता समितिको विवरण, क्षमता विकास,
- ❖ विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण,
- ❖ संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- ❖ विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ठ) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा,
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रियाको निर्धारण,
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन,
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन ।

(ड) तथ्यांक व्यवस्थापन

- ❖ तथ्यांक संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- ❖ सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन,
- ❖ आधुनिक प्रविधि मार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन,
- ❖ स्थानीय तथ्यांक संकलन, प्रशोधन, अभिलेखीकरण तथा वितरण,



- ❖ आधारभूत तथ्यांक संकलन र व्यवस्थापन जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्रास्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकांक, राजश्व तथा आयव्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्शाको अद्यावधिक एवं अभिलेख,
- ❖ बेरोजगारको तथ्यांक संकलन,
- ❖ स्थानीय व्यापारको तथ्यांक प्रणाली र अध्ययन अनुसन्धान,
- ❖ सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्यांक र सूचना व्यवस्थापन,
- ❖ सम्पन्न भएका तथा चालु योजनाको विवरण,
- ❖ विषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख,
- ❖ प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय,
- ❖ सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन,
- ❖ गाउँपालिकाका आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

### राजश्व तथा आर्थिक प्रशासन शाखा

#### (क) आर्थिक प्रशासन इकाइ

- ❖ आर्थिक (कार्यविधि) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन ।
- ❖ बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन ।
- ❖ संचित कोष तथा आकस्मिक कोषको व्यवस्थापन ।
- ❖ लगानी र लाभांशको व्यवस्थापन ।
- ❖ लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्य संचालन कोष तथा अन्य सरकारी कोष तथा
- ❖ सम्पत्तिको एकीकृत विवरण,
- ❖ समष्टिगत आर्थिक अवस्थाको विश्लेषण,
- ❖ ऋण तथा अनुदानको व्यवस्थापन र नियमन,
- ❖ लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्ती व्यवस्थापन, कारोवारको लेखांकन, नियन्त्र तथा व्यवस्थापन,
- ❖ बेरुजु फछ्यौट,
- ❖ आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

#### (ख) राजश्व इकाई

- ❖ राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन ( राजश्व चुहावट नियन्त्रण समेत),
- ❖ सम्पत्ति कर, घरवहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर , पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत) कर, दण्ड जरिवाना, मनोरञ्जन कर, वहाल विटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन अन्य आय व्यवस्थापन,
- ❖ राजश्व तथा व्ययको अनुमान,
- ❖ सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको संकलन तथा बाँडफाँड



- ❖ आफ्नो क्षेत्रभित्र राजश्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी संकलन, समन्वय र नियमन,
- ❖ स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन),
- ❖ मालपोत संकलन,
- ❖ कानून बमोजिम ढुंगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, फायरक्ले जस्ता खानी खनिज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी संकलन,
- ❖ ट्रेकिङ्ग कार्याकिङ्ग, क्यानोनिङ्ग, बज्जी जम्पिङ्ग, जिपफ्लायर, -याफिटिङ्ग शुल्क,
- ❖ सामुदायिक वनको संचालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी संकलन,
- ❖ पानीघट्ट, कूलो, पैनी जस्ता सेवा संचालनबाट प्राप्त रोयल्टी संकलन,
- ❖ प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना,
- ❖ प्रचलित कानून बमोजिम दण्ड जरिवाना,
- ❖ बाँकी बक्यौता रकमको लगत र असुल उपर,
- ❖ करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक,
- ❖ वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड,
- ❖ आर्थिक साधनको महत्व उपयोग तथा परिचालन,
- ❖ राजश्व परामर्श समिति सम्बन्धी विषय,
- ❖ स्थानीय राजश्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- ❖ राजश्वको सम्भाव्यता अध्ययन,
- ❖ राजश्व सूचना तथा तथ्यांकको आदान प्रदान,
- ❖ संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था ।

### पूर्वाधार विकास तथा बातावरण व्यवस्थापन शाखा

#### (क) सडक तथा यातायात व्यवस्था

- ❖ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- ❖ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत सम्भार,
- ❖ यातायात सुरक्षा व्यवस्थापन र नियमन,
- ❖ स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- ❖ ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- ❖ वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपांगता र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन,
- ❖ आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसँग समन्वय,
- ❖ यातायात क्षेत्रमा लगानी अभिवृद्धि,
- ❖ यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच,
- ❖ यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन,
- ❖ निजी यातायात नियमन व्यवस्थापन ।

#### (ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)



- ❖ भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- ❖ राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमती र नियमन,
- ❖ भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन,
- ❖ भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन,
- ❖ पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण सम्बर्द्धन र पुनःनिर्माण,
- ❖ सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार ।

(ग) जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पूर्जा, भू-उपयोग तथा वस्ती विकास

(ग१) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पूर्जा

- ❖ प्रादेशिक मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपूर्जा वितरण तथा लगत व्यवस्थापन भूमिको वर्गिकरण अनुसारको लगत,
- ❖ जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, सेस्ता) निर्माण र संरक्षण,
- ❖ सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र
- ❖ सहजीकरण,
- ❖ जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता,
- ❖ विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत ।

(ग२) वस्ती विकास

- ❖ शहरीकरण, वस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- ❖ आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन,
- ❖ गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- ❖ आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय,
- ❖ योजनावद्ध र व्यवस्थित वस्ती विकासका कार्यक्रम तर्जुमा कार्यान्वयन,
- ❖ एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- ❖ संघीय तथा प्रदेश कानूनको अधिनमा रहि आफ्नो क्षेत्रको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- ❖ संघीय तथा प्रदेश मापदण्डको अधिनमा रहि व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- ❖ संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासी पहिचान र अभिलेख व्यवस्था,
- ❖ स्थानीयस्तरमा सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्था,
- ❖ एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

(घ) जलविद्युत, उर्जा, सडक बत्ती र सिंचाई

(घ१) जलविद्युत, उर्जा र सडक बत्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, योजना, कार्यान्वयन र नियमन,



मापदण्ड,

- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि प्रवर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, संचालन र नियमन,
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- सडक बत्तीको व्यवस्था ।

(घ२) सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन,
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन कार्यान्वयन, मर्मत सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको संचालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र संकलन व्यवस्थापन,
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय,
- टटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन,
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

(ङ) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन

- ❖ स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी
- ❖ नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन,
- ❖ वृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन,
- ❖ फोहरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- ❖ सरसफाई तथा स्वास्थ्य जन्य फोहरमैलाको व्यवस्थापन,
- ❖ वायु तथा ध्वनीको प्रदुषण नियन्त्रण,
- ❖ हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण,
- ❖ सार्वजनिक शौचालय व्यवस्थापन,
- ❖ वातावरणीय जोखिम न्यूनीकरण,
- ❖ न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- ❖ वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- ❖ पानी मूहानको संरक्षण,
- ❖ पहिरो नियन्त्रण,
- ❖ जलवायु परिवर्तन अनुकूलन कार्यक्रम ।

(च) विपद् व्यवस्थापन, वारुण यन्त्र, एम्बुलेन्स

- ❖ विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन,
- ❖ विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना,
- ❖ विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- ❖ विपद् जोखिम क्षेत्रको नक्शांकन तथा वस्तीहरूको पहिचान र स्थानान्तरण,



- ❖ विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- ❖ विपद् कोषको स्थापना तथा संचालन र स्रोत साधनको परिचालन,
- ❖ विपद् पश्चात स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- ❖ विपद् सम्बन्धी तथ्यांक व्यवस्थापन र अध्ययन अनुसन्धान,
- ❖ प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी,
- ❖ विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- ❖ वारुण यन्त्र तथा एम्बुलेन्सको संचालन तथा व्यवस्थापन,
- ❖ स्थानीय आपतकालीन कार्य संचालन प्रणाली ।

#### (छ) सार्वजनिक निजी साझेदारी

- ❖ स्थानीय सार्वजनिक-निजी साझेदारी सम्बन्धी नीति, योजना निर्माण,
- ❖ स्थानीय सार्वजनिक-निजी साझेदारी आयोजना छनौट तथा कार्यान्वयन,
- ❖ स्थानीय विकासमा निजी क्षेत्रको प्रवर्द्धन

#### क. कृषि विकास ईकाई

- ❖ कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- ❖ कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको संचालन,
- ❖ कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- ❖ कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- ❖ कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थान र परिचालन,
- ❖ उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- ❖ कृषि सम्बन्धी बिमा र कर्जा सहजीकरण,
- ❖ शीत भण्डारको व्यवस्थापन,
- ❖ कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तिकरण,
- ❖ कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- ❖ कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- ❖ कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- ❖ कृषि तथ्यांकको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचना प्रचारप्रसार,
- ❖ कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन,

#### ख. पशु सेवा ईकाई

- ❖ पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- ❖ पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको संचालन र नियमन,
- ❖ पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- ❖ पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
- ❖ पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन,

- ❖ पशुपन्छी सम्बन्धी बिमा र कर्जा सहजीकरण,
- ❖ स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- ❖ पशु आहारको गुणस्तर नियमन,
- ❖ स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्यांकको व्यवस्थापन र सूचना प्रणाली,
- ❖ पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- ❖ पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

#### ग. सहकारी

- ❖ सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- ❖ स्थानीय सहकारी संस्थाको दर्ता, अनुमती, खारेजी र विघटन,
- ❖ सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड र नियमन,
- ❖ सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- ❖ सहकारी सम्बन्धी स्थानीय तथ्यांक व्यवस्थापन र अध्ययन अनुसन्धान,
- ❖ स्थानीय सहकारीको क्षमता अभिवृद्धि,
- ❖ स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन,

#### (ख) वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता

- ❖ वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- ❖ सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बर्द्धन, उपयोग र नियमन,
- ❖ वन उपभोक्ता समूहको व्यवस्थापन,
- ❖ मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- ❖ नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- ❖ निजी तथा व्यवसायिक वनको प्रवर्द्धन र नियमन,
- ❖ सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- ❖ जडिबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- ❖ वनवीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- ❖ नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- ❖ वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन,
- ❖ वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन,
- ❖ स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र संचालन,
- ❖ स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- ❖ स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- ❖ वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
- ❖ रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- ❖ मिचाहा प्रजातिको नियन्त्रण,
- ❖ जैविक विविधताको अभिलेख,
- ❖ सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,



- ❖ भूसंरक्षण र जलाधार व्यवस्थापन जन्य सामुदायिक अनुकूलन,
- ❖ जलवायू परिवर्तन अनुकूलन कार्य,
- ❖ आय आर्जनमा आधारित जडिबुटिको संरक्षण, प्रवर्द्धन, व्यवस्थापन ।

**(ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण उद्योग**

- ❖ लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन,
- ❖ लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन,
- ❖ उद्यमशिलता प्रवर्द्धन,
- ❖ व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन,
- ❖ सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन ।

**(घ) खानी तथा खनिज**

- ❖ ढुङ्गा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, खरिढुङ्गा, फायरक्ले जस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन,
- ❖ ढुङ्गा, गिट्टी, वालुवा, नुन, माटो, खरीढुङ्गा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन र उपयोग सम्बन्धी दर्ता, अनुमती, नवीकरण, खारेजी र व्यवस्थापन,
- ❖ खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्यांक संकलन, अभिलेखन तथा व्यवस्थापन,
- ❖ भौगर्भिक नक्शा प्रकाशन ।

**(घ) रोजगार सेवा केन्द्र**

- ❖ गरिवी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- ❖ गरिवी निवारणको स्थानीय रणनीति तर्जुमा,
- ❖ गरिव घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- ❖ गरिवी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- ❖ रोजगार तथा बेरोजगारको तथ्यांक संकलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- ❖ स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन,
- ❖ पहिचान भएका गरिव घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- ❖ संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासीको पहिचान र अभिलेख व्यवस्थापन,
- ❖ सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन,
- ❖ रोजगारीका अवसर सिर्जना सम्बन्धी ।

**(क) शिक्षा, यूवा तथा खेलकूद शाखा**

- ❖ प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकूल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाई तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन,
- ❖ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, संचालन, अनुमति र नियमन,
- ❖ पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन,
- ❖ विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन,
- ❖ विद्यालयको नक्शांकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- ❖ शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार,



- ❖ आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन,
- ❖ विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- ❖ विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- ❖ शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन,
- ❖ स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- ❖ माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- ❖ पुस्तकालय एवं पत्रपत्रिका,
- ❖ स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र संचालन तथा व्यवस्थापन,
- ❖ स्थानीयस्तरमा खेलकूद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,
- ❖ खेलकूदको संरचनाको पूर्वाधार निर्माण, संचालन तथा विकास,
- ❖ खेलकूदको विकास र प्रवर्द्धन,
- ❖ खेलकूद प्रतियोगिता आयोजना र सहभागिता,
- ❖ अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय,
- ❖ यूवा जागरण, सशक्तिकरण र परिचालन,
- ❖ यूवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास ।

#### स्वास्थ्य शाखा

- ❖ आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन,
- ❖ राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- ❖ राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, संचालन अनुमति र नियमन,
- ❖ आधारभूत स्वास्थ्य सेवाको संचालन र प्रवर्द्धन,
- ❖ अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा संचालन,
- ❖ स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- ❖ सरसफाई सचेतनाको अभिवृद्धि,
- ❖ रक्तसंचार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा,
- ❖ औषधि पसल संचालन र नियमन,
- ❖ औषधिजन्य वनस्पति, जटिवुटि र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- ❖ स्वास्थ्य बिमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- ❖ औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- ❖ औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- ❖ औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डारण र वितरण,
- ❖ स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- ❖ जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्वेलेन्स),
- ❖ प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको संचालन,



- ❖ स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- ❖ जुनोतिक र किटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- ❖ सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- ❖ आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- ❖ जनस्वास्थ्य, आपतकालिन स्वास्थ्य तथा माहामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- ❖ सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम,
- ❖ आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

#### खानेपानी तथा सरसफाइ व्यवस्थापन इकाई

- ❖ स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- ❖ खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- ❖ सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन,
- ❖ स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय

#### महिला बालबालिका तथा जेष्ठ नागरिक इकाई

- ❖ महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन,
- ❖ महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास,
- ❖ लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक संरक्षणात्मक उपाय र पुनःस्थापना,
- ❖ लैंगिक उत्तरदायी बजेट,
- ❖ बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- ❖ बालबालिकाको हकहित संरक्षण,
- ❖ बालमैत्री शासकीय प्रबन्ध, बाल क्लव, बाल संरक्षण समिति तथा बाल संचालन,
- ❖ बालबालिकाको हकहित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- ❖ बालबालिका परिवार सहयोग,,
- ❖ वैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन,
- ❖ बालन्याय,
- ❖ बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बालविकास केन्द्र व्यवस्थापन, असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापन,
- ❖ बाल हिंसा नियन्त्रण,
- ❖ बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमति र नियमन, आपतकालिन बाल उद्धार कोष स्थापना र व्यवस्थापन,
- ❖ जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य,
- ❖ जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको संचालन तथा व्यवस्थापन,
- ❖ संघ तथा प्रदेशसँगको समन्वयमा अपांगता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको संचालन र व्यवस्थापन,



- ❖ अपांगता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- ❖ अपांगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा संचालन,
- ❖ अपांगता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- ❖ एकल महिला सम्बन्धी कार्य ।

#### (ड) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन

- ❖ स्थानीयस्तरमा समाज कल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था ) को दर्ता, नवीकरण तथा नियमन,
- ❖ गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन,
- ❖ निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
  - ❖ सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

#### (च) पञ्जिकरण तथा सामाजिक सुरक्षा ईकाई

- ❖ सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- ❖ संघ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन,
- ❖ सामाजिक सुरक्षाको कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय संघसंस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- ❖ स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन

#### (छ) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन

- ❖ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- ❖ पुरातत्व, प्राचिन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- ❖ परम्परागत रूपमा चलि आएका जात्रा तथा पर्वको संचालन र व्यवस्थापन,
- ❖ स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन,
- ❖ पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन,
- ❖ पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन,
- ❖ पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बर्द्धन,
- ❖ भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास ।

#### ६. सूचना प्रविधि शाखा

- ❖ आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहिन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- ❖ एक सय वाट सम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन,
- ❖ आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन,
- ❖ अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग,
- ❖ सूचना तथा संचार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन,

- ❖ बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी,
- ❖ सूचना तथा संचार प्रविधिमा आधारित तथ्यांक व्यवस्थापन,
- ❖ वेबसाइट व्यवस्थापन र संचार प्रविधिसँग सम्बन्धित कार्य,
- ❖ विद्युतीय शासनको प्रवर्द्धन ।

#### (७) आन्तरिक लेखापरीक्षण इकाई

- ❖ आन्तरिक तथा पूर्व लेखापरीक्षण,
- ❖ लेखापरीक्षण विवरण (वेरुजुको लगत समेत) को अभिलेख व्यवस्थापन,
- ❖ अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण,
- ❖ लेखापालन सम्बन्धी क्षमता विकास कार्य ।

#### ४. गाउँपालिकाबाट प्रदान गरिने सेवाहरू :

- ❖ कार्य विवरणमा उल्लेख भए बमोजिम र सो सँग सम्बन्धित सबै प्रकारका सेवाहरू उपलब्ध गराउने।
- ❖ विभिन्न निकायहरू बीच समन्वय र अनुगमन सम्बन्धी कार्यहरू ।

#### ५. सेवा प्रदान गर्ने शाखा, इकाई र जिम्मेवार अधिकारी एवं सम्बन्धित शाखा प्रमुख :

भागेश्वर गाउँपालिकाको कार्यक्षेत्र भित्र समाहित गरिएको विभिन्न क्रियाकलापहरू संचालन गर्न गाउँपालिकामा शाखा, इकाईहरूको व्यवस्था गरिएको छ । सो अनुसार गाउँपालिकाका शाखा, इकाईहरूबाट सम्पादन गर्नुपर्ने गरी निर्दिष्ट गरिएको कार्यविवरण माथि उल्लेख गरि सकिएको छ ।

#### ६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

##### (१) सेवा प्राप्त गर्न लाग्ने दस्तुर

सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ४ बमोजिम र अन्य विशेष कानूनले तोके बमोजिमको दस्तुर ।

##### (२) सेवा प्राप्त गर्न लाग्ने अवधि :

सोही दिन र स्थलगत अनुगमन तथा निरीक्षण एवं मुचुल्काको हकमा ७ दिनभित्र र प्रचलित कानूनमा उल्लेखित विषयको हकमा सोही अवधिमा ।

#### ७. निवेदन उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी :

प्राप्त उजुरीहरू सम्बन्धित अधिकारीले हेरी सम्बन्धित शाखा र इकाईमा आवश्यक कारवाहीको लागि पठाइने र शाखा प्रमुखबाट कारवाहीको प्रक्रिया अगाडी बढाइने ।

#### ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

- शाखा प्रमुख मातहतबाट भएको निर्णयको शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत ।
- प्रमुख प्रशासकीय अधिकृतबाट भएको निर्णय गाउँपालिका अध्यक्ष ।
- कार्यपालिका सदस्यहरूबाट भएको निर्णयको गाउँपालिका उपाध्यक्ष / अध्यक्ष ।
- गाउँपालिका उपाध्यक्षबाट भएको निर्णयको कार्यपालिका एवं गाउँसभा ।
- दैनिक सेवा प्रवाह तथा कर्मचारीको गुनासो कार्यव्यवहार बारे गुनासो सुन्ने प्रमुख प्रशासकीय अधिकृत ।

#### ९. सम्पादन गरेका मुख्य मुख्य कामको विवरण :

##### १. योजना तथा अनुगमन शाखा

- ❖ नियमित रूपमा कार्यालयबाट सम्पादन हुने विवरण अध्यावधिक, अभिलेखन आदि समयमै सम्पादन भएको



- ❖ आ व २०८२।८३ को हिउदे गाउँसभाबाट विनियोजन भएका ३१ र ससोधन भएका ९ वटा योजनाहरूको उपभोक्ता समिति गठन गरि ३६ वटा उपभोक्ता समिति सग सम्झौता गरि काम संचालन भएको ।
- ❖ बैकसगको समन्वयमा उपभोक्ता समितिको बैकखाता खोल्ने कार्य भएको ।
- ❖ सम्पन्न भएका ९१ वटा योजनाको अन्तिम अनुगमन गर्ने कार्य सम्पन्न भइ योजना फरफारकको लागि आवश्यक कागजात तयार गरि पेश गरेको ।

## २. आर्थिक प्रशासन शाखा

- ❖ आर्थिक प्रशासन सम्बन्धि नियमित कार्य सम्पादन गर्ने गरेको ।
- ❖ कार्यालय तथा विद्यालयहरूको त्रैमासिक तलव भत्ता निकासी तथा भुक्तानी ।
- ❖ तेश्रो त्रैमासिक सामाजिक सुरक्षा रकम निकास गरिएको ।
- ❖ महालेखा परीक्षणकको आ व २०७७।७८ देखि २०८०।८१ सम्मको प्रतिवेदनमा औल्याइएका बेरुजु सम्परीक्षणका लागि कागजात तयार गरी पेश गरेको ।
- ❖ आ व २०८१।८२ को मलेपको प्रारम्भिक प्रतिवेदनमा औल्याएका बेरुजुको प्रतिक्रिया तथा राय लेखि पठाउने कार्य गरेको ।
- ❖ तेश्रो त्रैमासिकमा विभिन्न शीर्षकमा भएको खर्च निकासको विवरण सार्वजनिक भएको

## ३. राजस्व शाखा

- आगामी आ व २०८३।८४ को लागि राजस्व नीती तथा दर दायरको लागि बैठक वसी दर दायरा तथा नीती सम्बन्धी सरोकारबाला सग छलफल र वडा सचिव तथा अन्य कर्मचारीहरूको सहभागि गराइ सुत्र प्रणाली सम्बन्धी तालिम संचालन भएको ।
- तेश्रो त्रैमासिकमा तपसील बमोजिम राजस्व सकलन भएको

राजस्व सकलन गर्ने निकाय	राजस्व रकम	जम्मा भएको रकम	
भागेश्वर गाउँपालिका	३९३४७९।७२	३९३४७९।७२	
वडा न १ को कार्यालय	३८८६८।००	३८८६८।००	
वडा न २ को कार्यालय	४३३५४।००	४३३५४।००	
वडा न ३ को कार्यालय	९४६५५।००	९४६५५।००	
वडा न ४ को कार्यालय	६४३९२।००	६४३९२।००	
वडा न ५ को कार्यालय	५००१५।००	५००१५।००	
जम्मा	६८४६८३।७२	६८४६८३।७२	

## जिन्सी व्यवसापन शाखा

- ❖ स्वास्थ्य सस्था वडाकार्यालयका कर्मचारीहरूका लागि एक दिने जिन्सी ब्यवस्थानप सम्बन्धि तालिम संचालन गरेको ।
  - ❖ लिलाम गर्नु पर्ने सम्पति तथा जिन्सी सामानको लगत तयार गरि पेश गरेको ।
  - ❖ तेश्रो त्रैमासिकमा विभिन्न शाखाका लागि खरिद गर्नु पर्ने सामान खरिद कार्य सम्पन्न गरेको ।
- ## ४. पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा



- ❖ योजना शाखासंग आवश्यक सहकार्य समन्वय गरि सम्पन्न भएका ९२ योजनाहरूको स्थलगत अनुगमन गर्ने कार्य सम्पन्न भै भुक्तानीका लागि पेश गरेको ।
- ❖ हिउदे गाउँसभाबाट छुट्याइएका ३८ बटा योजनाको लागत अनुमान तयार भएको ।
- ❖ डुगरी लिफ्ट इरिगेशनको बोलपत्र आह्वान भै सो मुल्याङ्कन गरी सम्झौताका लागि पत्राचार भएका चरणमा रहेको ।
- ❖ भागेश्वर स्वास्थ्य चौकी रूपाल गुयला जोगबुडा गोलज्याती खानेपानी टकी देखि कोठी नैतडी र सतिगाउ रूपाल सडक र गर्ग क्षेत्र पूर्वाधार विकास योजनाको रनिङ्ग विल भुक्तानिके लागि पेश भएको

#### ५. सामाजिक सुरक्षा तथा पंजिकरण इकाई

५।१ गापा का ५ बटै वडामा दर्ता भएका ब्यक्तिगत घटनादर्ता विवरण

वडा न	जन्म दर्ता	मृत्यू दर्ता	विवाह दर्ता	बसाइ सराइ		सम्बन्धविच्छेद
				सरि आएको	सरि गएको	
१	१०	४	५	४	२२	०
२	११	३	३	०	२५	०
३	२०	८	६	१	११	०
४	१७	२	४	१०	१२	०
५	७	२	९	१	८	०
<b>जम्मा</b>	<b>६५</b>	<b>१९</b>	<b>२७</b>	<b>१६</b>	<b>७८</b>	<b>०</b>

२ सामाजिक सुरक्षा भत्ता पाउनेको विवरण

सामाजिक सुरक्षाको किसिम	दोश्रो तैमासिकमा कायम सख्या	नयाँ थप	लगतकट्टा	लाभान्वित सख्या जम्मा कायम
अन्य जेष्ठ नागरिक भत्ता	७५२	०	९	७४३
जेष्ठ नागरिक भत्ता दलित	१४०	३	०	१४३
जेष्ठ नागरिक	९५	१	०	९६
विधवा	१३३	२	०	१३५
पूर्ण अपाग	२१	०	२	१९
आन्सिक अपाग	६२	०		६२
दलित बालबालिका	२०९	११	१३	२०७
<b>जम्मा</b>	<b>१४१२</b>	<b>१७</b>	<b>२४</b>	<b>१४०५</b>

३ राष्ट्रियपरिचयपत्र वितरण विवरण

वडा न	वितरण भएको सख्या
१	१०
२	०४
३	१३
४	१७
५	०४
<b>जम्मा</b>	<b>४८</b>

६. महिला बालबालिका तथा जेष्ठ नागरिक इकाई



सि नं	कार्यक्रमको नाम	बजेट	खर्च	भएको क्रियाकलाप
१	नारि दिवस	१५००००	१५००००	५ बटै वडा कार्यालय मार्फत नारि दिवस मनाइएको
२	सिलाइ कटाइ तालिम	१२०००००	२०४५३०	१४ जना महिलाको सहभागितामा तालिम संचालनमा रहेको
३	अपाग परिचयपत्र वितरण	५००००	१००००	अपाग समन्वय समितिको बैठक वसि ८ जनालाई अपाग परिचयपत्र प्रदान गर्ने कार्य भएको

- बालश्रम मुक्त स्थानीय तह घोषणाका लागि वडा नं ४ र ५ मा घरधुरी सर्वेक्षणका विषयमा छलफल भएको ।
- अपांगता समन्वय समितिको बैठक वसी ३ जनालाई परिचयपत्र प्रतिलिपी दिएको भएको ।
- बालकोष स्थापनाको लागि कार्यविधि निर्माण भएको ।
- अपांग भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरणमा सहयोग ।
- महिला बालबालिका सम्वन्धि विभिन्न मन्त्रालयबाट प्राप्त भएका परिपत्रहरु अनुसारको पत्राचार गर्ने कार्य गरियो ।

#### ७. आन्तरिक लेखा परिक्षण शाखा

- ❖ लेखा समितिको बैठक वसि गत विगतको बेरुजुको अभिलेख तयार गर्ने कार्य भएको ।
- ❖ आ.ब. २०८१/०८२ अन्तिम लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनबाट देखिएका बेरुजू फर्छ्यौट गर्ने कार्य भएको ।
- ❖ आ.ब. २०८२/०८३ को फाल्गुन महिनासम्मको आन्तरिक लेखापरीक्षण गर्ने कार्य सम्पन्न भएको

#### ८. सूचना प्रविधि शाखा

- ❖ कार्यालयमा ईमेल मार्फत प्राप्त भएका पत्रहरु प्राप्त गरि कार्यालय प्रमुख समक्ष पेश गरिएको र प्राप्त परिपत्रको जवाफ तथा सो को कार्यान्वयनको लागि सम्वन्धित निकायमा पत्र पेषित गर्नुका साथै शाखामा तोकिएको काम समयमै सम्पन्न गरिएको ।
- ❖ कार्यालयको दैनिक तथा साप्ताहिक रुपमा प्रकाशन गर्नुपर्ने सूचना वेवसाईट मार्फत प्रकाशित गरेको र अन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यसंस्थाहरुमा परिपत्र तथा पत्राचार गरेको ।

#### ९. स्वास्थ्य शाखा

सि नं	कार्यक्रमको नाम	खर्च	भएको क्रियाकलाप
१	HPV खोप अभियान संचालन	१६३४५०	१३ वटा खोप केन्द्र मार्फत ९९ जनालाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउने कार्य
२	किशोर किशोरीहरुलाई पोषण तथा प्रजनन स्वास्थ्य सम्वन्धि अभिमुखिकरण कार्यक्रम	१९९६५०	६ वटा विद्यालयका ६४५ जना लाभान्वित
३	स्वास्थ्य कर्मिहरुलाई २ दिने ICT र Pams V2 ELMIS सम्वन्धि क्षमता अभिवृद्धि तालिम	२०५१४४	१७ जना स्वास्थ्य कर्मिलाई ICT र २७ जना लाई Pams V2 ELMIS सम्वन्धि तालिम संचालन गरिएको ।
४	जेष्ठ नागरिक र दिर्घरोगीहरु सग अध्यक्ष कार्यक्रम शिविर संचालन	२९९८५०	विभिन्न वडामा शिविर संचालन गरि ४८७ जना लाभान्वित
५	विद्यालय स्वास्थ्य र पोषण कार्यक्रम	१४७६००	रूपाल बोगटा बगरकोटमा कार्यक्रम संचालन गरि ९६ जना लाभान्वित
६	नसर्ने रोग सम्वन्धि शिविर संचालन	२९९४८६	१३ वटा स्थानमा नसर्ने रोग सम्वन्धि शिविर संचालन गरी ८९१ जना लाभान्वित



## ९. कृषि विकास ईकाई

सि नं	कार्यक्रमको नाम	बजेट	खर्च	भएको क्रियाकलाप
१	माहुरी प्रवर्धन कार्यक्रम	६०००००	४८००००	६२ जना किसानलाई २६० माहुरी घर ७२ कुइनगेट १८ पन्जा १ महदानी र २२ वटा घुम्टी वितरण
२	तरकारी खेती प्रवर्धन कार्यक्रम नगद अनुदान	१६०००००		१९१ जना कृषक छनौट भै कार्य संचालनमा रहेको
३	कृषि उपज सामग्री भण्डारण तथा बजारीकरण सहयोग कार्यक्रम	३०००००	२५००००	३२ जना डिजिटल तराजु २२ प्लास्टिक क्रेट १३२ मह प्याकेजिङ डब्बा ४०० वितरण भएको
४	वैदेशिक रोजगारबाट फर्केका र जान लागेका तथा कृषि विषय अध्ययन गरेका युव युवतीहरूलाई व्यवसायिक तरकारी खेती कार्यक्रम	६०००००	०	६ जना कृषक संग फलमे पोलिहाउस सम्झौता भएको
५	विद्यालयमा करेशा वारी कार्यक्रम निर्माण	१५००००	०	४ वटा विद्यालय छनौट भै माग बमोजिमको सामग्री खरिद कार्य संचालनमा रहेको
६	सामुहिक व्यवसायिक तरकारी खेती कार्यक्रम	१०००००		२ कृषक समुह संग सम्झौता भएको
७	एकल विपन्न वर्ग बालश्रममा रहेका बालबालिकाका अभिभावक दलित र जनजाती लक्षित व्यवसायिक तरकारी खेती तथा मौरी पालन कार्यक्रम	१०००००	८५०००	८ जना मौरी पालन र ४१ जना तरकारी खेती गर्ने कृषकलाई सहयोग
८	कृषि यान्त्रीकरण कार्यक्रम	२००००००	०	लागत साभेदारीमा ६७ वटा हाते टेक्टर खरिद कार्य भै रहेको
९	राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम	९३९०००	०	कृषक छनौटका लागि सूचना आह्वान भै १३६ जना को आवेदन प्राप्त भएको
१०	कुटानी पिसानी मिल वितरण कार्यक्रम	३०००००	०	कृषक छनौटका लागि सूचना आह्वान भै ५८ जना को आवेदन प्राप्त भएको

## १०. पशु विकास ईकाई

सि नं	कार्यक्रमको नाम	बजेट	खर्च	भएको क्रियाकलाप
१	कृत्रिम गर्भाधान मिसन कार्यक्रम	१२०००	१२०००	४ वटा भैसी ४ वटा गाइमा कृ गर्भाधान गरेको
२	गाइभैसी प्रवर्धन कार्यक्रम	४५००००		६ वटा कृषक संग सम्झौता भएको
३	आ व ०८१।८२ मा स्थापना भएका पकेट विकास कार्यक्रम निरन्तरता	७०००००		११ जना कृषक संग सम्झौता गरि कार्य संचालन
४	आकस्मिक रोग नियन्त्रण कार्यक्रम	१२०००		आकस्मिक रुपमा देखापरेको खोरत रोगको नियन्त्रण तथा व्यवस्थापनमा २८ जना कृषकका १७५ गाइ भैसी तथा बाखाको उपचार गरिएको ।
५	व्यवसायिक बाखा फार्म सुदृढिकरण कार्यक्रम			६ जना कृषक संग सम्झौता भएको र पून सूचना प्रकाशित गरि २० वटा आवेदन प्राप्त
६	महिला तथा लक्षित वर्गका लागि ग्रामिण कुखुरा प्रवर्धन कार्यक्रम			४९ जना कृषक संग सम्झौता भइ कार्य संचालनमा रहेको
७	व्यवसायिक बगुर पाडापाडी तथा कुखुरा पालन कार्यक्रम			

नियमित पशुपन्छी उपचारका लागि औषधि खरिद तथा व्यवस्थापन ।

३७३ जना सेवाग्राहीलाई पशुपन्छी उपचार सेवा तथा परामर्श र १७३० पशुपन्छीको नियमित पशुपन्छी उपचार गरि १९९४५ रकम राजस्व सकलन भएको । २८०५ गाइ भैसीमा खोरत रोग विरुद्धको खोप लगाइएको छ ।

विभिन्न कृषक तथा पशुपन्छी फर्महरूको स्थलगत अनुगमन गरि १८५ जना कृषकलाई परामर्श सेवा दिइएको



## १२. शिक्षा युवा तथा खेलकुद शाखा

सि नं	कार्यक्रमको नाम	बजेट	खर्च	भएको क्रियाकलाप
१	प्र अ तथा शिक्षा समितिको बैठक	१२५०००	९१४००	४१ जनाको सहभागितामा एक पटक प्र अ बैठक र १ पटक शिक्षा समितिको बैठक जम्मा जना सहभागी
२	विद्यालय अनुगमन	५००००	५००००	१० वटा विद्यालयको अनुगमन
३	शिक्षा योजना निर्माण अध्यावधिक	२०००००		१ पटक गापामा
	प्रश्नपत्र निर्माण Item Analysis सम्बन्धि कार्यशाला	२०००००	१४३६००	६७ जनाको सहभागितामा सम्पन्न
४	आधारभूत तह परिक्षा संचालन	७०००००		कक्षा ८ का २९२ परिक्षार्थीका लागि ६ वटा केन्द्र तोकी संचालन भएको

- ८ वटा विद्यालयमा शिक्षण सहयोग ३२ विद्यालयमा डिजिटल सिकाइ सामग्री व्यवस्थापनका लागि अनुदान १५९ जना शिक्षक तथा ७२ जना विद्यालय कर्मचारीहरूको तेश्रो त्रैमासिक तलब भत्ता निकाशा सिफारिश ।
- सबै विद्यालयमा दिवाखाजाको रकम पाठ्यपुस्तकको रकम र छात्रवृत्ती रकम निकासा

## ११. रोजगार सेवा केन्द्र

- ✓ ११ वटा श्रमिक समुह गठन गर्ने कार्य सम्पन्न ।
- ✓ ७५ जना बैदेशिक रोजगारिमा गएका व्यक्तिहरूको नामावली सकलन ।
- ✓ सरक्षित बैदेशिक रोजगारी सम्बन्धि ८ वटा स्थानमा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
- ✓ आप्रवासी श्रमिक सजाल गठनका लागि बैदेशिक रोजगारबाट फर्केर आएका मध्ये २ जना छनौट गरि पठाएको ।
- ✓ रोजगार कार्यक्रम अन्तर्गत संचालित १४ वटा योजनाहरूमध्ये १३ वटा योजनाको सम्झौता भै २ वटा योजना सम्पन्न ।
- ✓ सूचिकृत बेरोजगार व्यक्तिहरू मध्ये ६२ जना बेरोजगार व्यक्तिको लागि योजनामा खटिनु पूर्व अभिमुखिकरण कार्यक्रम संचालन ।
- ✓ रोजगार व्यवस्थापन सूचना प्रणालीमा १४ वटा योजना र सो योजनामा कामदार ६० जनाको नाम प्रविष्ट गर्ने कार्य सम्पन्न ।
- ✓ बैदेशिक रोजगारिको शिलसिलामा मलेशियामा मृत्यू भएका २ जना कामदारको छोरा छोरीहरूका लागि सन्तती छात्रवृत्तीका लागि सहजिकरण गरिएको ।

## १२. लघु उद्यम तथा साना उद्योग विकास ईकाई

सि नं	कार्यक्रमको नाम	बजेट	खर्च	भएको क्रियाकलाप	कैफियत
१	उद्यमी स्तरोन्नती	६५०००	६५०००	वडा नं ३ बोगटामा ११ जना लघु उद्यमीलाई होजियारी तालिम सम्पन्न भएको	



२	प्रविधि हस्तान्तरण	१४००००	१३७३५६	प्रविधि हस्तान्तरण अन्तरगत माग अनुसारको सामग्री खरिद गरि २ जना लाइ सिलाई कटाइ सम्बन्धी इन्टरलक मसिन १५ जनालाइ माहुरीघार २ जनालाइ स्वीटर सिलाउने मसिन र २ जनालाइ हातेहोजियारी मसिन वितरण भै कार्य सम्पन्न भएकाको
३	नयाँ उद्यमी सिर्जना	३२००००	२४६४२५	

### १०. सूचना अधिकारीको विवरण :

क्र स	सूचना अधिकारीको नाम	पद	कार्यालय	सम्पर्क न	इ मेल ठेगाना
१	मातृका प्रसाद भट्ट	सूचना अधिकारी	गाउँकार्यपालिकाको कार्यालय	९८४८७८६६५२	
२	यादव सिंह भाट	सूचना अधिकारी	वडा न १ को वडा कार्यालय	९८४८८२६०८९	
३	गणेश बहादुर भण्डारी	सूचना अधिकारी	वडा न २ को वडा कार्यालय	९८४९७४८३४८	
४	चित्रराज जोशी	सूचना अधिकारी	वडा न ३ को वडा कार्यालय	९८६४७०२९९९	
५	चाँदनी कुमारी जोशी	सूचना अधिकारी	वडा न ४ को वडा कार्यालय	९८६३२२१५०७	
६	पदम नाथ	सूचना अधिकारी	वडा न ५ को वडा कार्यालय	९८४८७४३५२८	
७	लोक बहादुर पाल	सूचना अधिकारी	आधारभूत स्वास्थ्य सेवा केन्द्र पनिउट	९८४८९८५०१७	
८	नविन यादव	सूचना अधिकारी	रूपाल स्वास्थ्य चौकी	९४४४५७२१०७	
९	गौतम कुमार शाही	सूचना अधिकारी	भागेश्वर स्वास्थ्य चौकी	९८४८७३९२१४	
१०	किर्ति बहादुर ब्रिष्ट	सूचना अधिकारी	बगरकोट स्वास्थ्य चौकी	९८४८७५३५०७	
११	सुरेश नाथ	सूचना अधिकारी	आधारभूत स्वास्थ्य सेवा केन्द्र सिराड	९८६८४२३५९२	

### ११. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण :

आ.व. २०८२।८३ को तेश्रो त्रैमासिक खर्च विवरण आर्थिक प्रशासन शाखाबाट सम्पादन गरेका कार्यहरूको विवरण लेखा शाखाको प्रगतिको बुदामा समावेश गरिएको छ ।

### १२. गाउँपालिकाको वेबसाईट :

भागेश्वर गाउँपालिकाको वेबसाईट [www.bhageshwormun@gmail.com](http://www.bhageshwormun@gmail.com)

इमेल : [info@bhageshwormun.gov.np](mailto:info@bhageshwormun.gov.np), [ito.bhageshwormun@gmail.com](mailto:ito.bhageshwormun@gmail.com)

### १३. गाउँपालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको विवरण :

गाउँपालिका सूचनाहरू गाउँपालिका तथा वडा कार्यालयको सूचना पाटी, गाउँपालिकाको वेबसाईट [www.bhageshwormun.gov.np](http://www.bhageshwormun.gov.np) तथा गाउँपालिकाको facebook पेजबाट पनि नियमित सूचनाहरू प्रकाशित हुने गरेको छ ।

### १४. गाउँपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन :

- ❖ तेश्रो त्रैमासिक अविधमा १ जना व्यक्तिले कार्यालयसंग सम्बन्धित विभिन्न सूचनाहरू माग गरेकोमा माग बमोजिमको सूचना समयमै उपलब्ध गराइएको छ । अन्य मौखिक तथा टेलिफोनबाट माग गरिएका सूचनाहरू कार्यालय प्रमुख, सम्बन्धित शाखा तथा पदाधिकारीहरूबाट तत्काल उपलब्ध गराइएको ।

### १५. गाउँपालिकाले गरेको सूचना सम्बन्धी थप कामहरू :

- ❖ नेपाल सरकार र सम्बन्धित मन्त्रालय र विभागबाट प्राप्त परिपत्र, निर्देशन बमोजिमका कार्यहरू ।
- ❖ गाउँसभा एवं कार्यपालिकाबाट भए गरेका निर्णयहरू कार्यान्वयन गर्ने गराउने गरिएको ।



❖ सरोकारवाले मागेका सूचनाहरू उपलब्ध गराईएको ।

१६. गाउँपालिकाले गरेका कार्यक्रम र सोको प्रतिवेदन :

- ❖ त्रैमासिक प्रतिवेदन वेबसाईटबाट प्रकाशित गर्ने गरेको
- ❖ गाउँसभा तथा कार्यपालिकाबाट भएका सबै निर्णयहरू सार्वजनिकरण गरिएको ।
- ❖ आ.ब २०८२।०८३ को तथ्यो त्रैमासिक आयव्ययको विवरण वेबसाईट मार्फत सार्वजनिक गरिएको ।
- ❖ आ.ब २०८२।०८३ को तथ्यो त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको

१७. गाउँपालिकाले वर्गिकरण तथा संरक्षण गरेका सूचनाको विवरण :

- ❖ सबै सूचनाहरू खुल्ला रहेको ।

१८. ऐन, नियम, कार्यविधि, निर्देशिका र नीति तथा रणनीतिको सूची :-

१. स्थानीय तहको वार्षिक योजना तर्जुमा प्रकृया सम्बन्धि मार्गदर्शन, २०७८
२. व्यक्त हो लोडर संचालन तथा व्यवस्थापन निर्देशिका २०७९
३. भागेश्वर गाउँपालिकाको संक्षिप्त वातावरणिय अध्ययन तथा प्रारम्भिक वातावरणिय परिक्षण कार्यविधि २०७८
४. भागेश्वर गाउँपालिकाको वातावरण तथा प्रकृतिक स्रोत संरक्षण सम्बन्धि ऐन, २०७७
५. भागेश्वर गाउँपालिकाको मर्मत सम्भार कोष संचालन कार्यविधि २०७८
६. टोल विकास संस्था कार्यविधि (गठन तथा परिचालन), २०७८
७. घ बर्गको निर्माण व्यवसायी ईजाजत सम्बन्धि कार्यविधि २०७५ लाई संसोधन गर्न बनेको कार्यविधि २०७७
८. कृषि पशु सेवा विकास कार्यक्रम संचालन कार्यविधि, २०७८
९. भागेश्वर गाउँपालिकाको सहकारी ऐन २०७५
१०. घ बर्गको निर्माण व्यवसायी ईजाजत पत्र सम्बन्धि कार्यविधि २०७५
११. करारमा स्वयंसेवक शिक्षक भर्ना सम्बन्धीको कार्यविधि २०७५-
१२. भागेश्वर गाउँपालिकामा विपद न्यूनीकरण गर्न बनेको विधेयक २०७५
१३. भागेश्वर गाउँपालिका बाट गरिने बजार अनुगमन निर्देशिका २०७५
१४. भागेश्वर गाउँपालिकामा करारमा जनशक्ति व्यवस्था गर्ने सम्बन्धि कार्यविधि २०७५
१५. स्थानीय विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७५
१६. भागेश्वर गाउँपालिका पधाधिकारीको आचारसंहिता, २०७४
१७. भागेश्वर गाउँपालिका गाउँ कार्यपालिका को बैठक संचालन कार्यविधि, २०७४
१८. भागेश्वर गाउँपालिका गाउँगाउँ संचालन कार्यविधि, २०७४
१९. भागेश्वर गाउँपालिका उपभोक्ता समितिको गठन तथा संचालन कार्यविधि, २०७४
२०. भागेश्वर गाउँपालिका कार्य विभाजन निमावली २०७४
२१. भागेश्वर गाउँपालिका कार्य सम्पादन निमावली २०७४
२२. भागेश्वर गाउँपालिकाको प्रसासकिय कार्यविधि ऐन २०७४
२३. स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि २०७४
२४. आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व, २०८२
२५. गाउँसभा सचिवालय स्थापना तथा कार्य संचालन कार्यविधि, २०८२
२६. बेरुजु फछ्यौट कार्यविधि, २०८२
२७. लेखा समिति गठन तथा कार्य संचालन कार्यविधि, २०८२